



लागु औषध नियन्त्रण ब्यूरो
Narcotics Control Bureau
कोटेश्वर, काठमाडौं

प्रेस विज्ञप्ती-१९८ Press Release-198

मिति:-२०७४/०७/१७ गते ।

अबैध लागु औषध सहित २ बिदेशी र ४ नेपाली सहित ६ जना मानिसहरु पक्राउ ।

मिलन राई

नियन्त्रित ला.औ अपराधमा बिगतमा समेत २ बर्ष जेल सजाय भुक्तान गरी छुटेका जि.मोरङ् पथरी सनिश्चरे न.पा वडा - १ घर भई हाल किर्तिपुर न.पा वडा नं.३ बस्ने बर्ष.२९.को मिलन राईलाई मिति २०७४/७/१५ गते यस ला.औ ब्यूरो बाट खटिएका प्रहरी टोलीले **नियन्त्रित ला.औ २२८ एम्पुल** सहित किर्तिपुर बाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान बाट खुल्न आए अनुसार उक्त ला.औ भारत जिल्ला अररिया जोगबनी नगरपंचायत वाड नं ९ घर भएका भारतिय नागरिक बर्ष.२२ को पप्पु साह मार्फत उक्त ला.औ खरिद गरेकोमा निज पप्पु साह समेतलाई खोजतलासको क्रममा जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं १४ बाट मिति २०७४/७/१५ गते पक्राउ गरी अनुसन्धान भई रहेको। साथै निज पप्पु साहाले बिगत लामो समयदेखि भारतबाट नियन्त्रित लागु औषध आयत गरी नेपालको काठमाण्डौ लगाएत मुख्य सहरहरुमा नियन्त्रित ला.औ बिक्रि बितरण गर्दै आएको भन्ने समेत खुल्न आएको ।

सुनिल कुमार यादव

मिति २०७४/७/१६ गते का.जि.का.म.न.पा-९ एयरपोर्ट स्थित एयरटेल टुर्स एन्ड ट्राभल प्रा.लि को अगाडी सडक किनारामा जिल्ला सिराहा माहादेब पाटा गांउपालिका -३ घर भएका बर्ष २५ को कृष्ण कुमार यादव, जिल्ला सिराहा सखुवानने कारकोटी गांउपालिका -३ घर भएका बर्ष २१ को राम दयाल यादव र जिल्ला सप्तरी डाकनेश्वरी न.पा-२ घर हुने बर्ष ३७ को सुनिल कुमार यादव समेत ३ जनालाई बिशेष सुराकीको आधारमा यस ला.औ ब्यूरोबाट खटी गएका प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट **६६६ एम्पुल** तथा प्रतिबादी सुनिल कुमार यादवको कोठाबाट थप ७१ एम्पुल गरी **जम्मा ७३७ एम्पुल नियन्त्रित ला.औ** बरामद भई थप अनुसन्धान भईरहेको ।

SANDBOE MARTIN (नर्वेली नागरिक)

मिति २०७४/७/१६ गते कतार एअरको फ्लाईट नं QR651 बाट कतारको दोहा हुदै नर्वे जानलागेका नर्वेली नागरिक बर्ष ३३ को SANDBOE MARTIN लाई त्रि.अ.बि को प्रस्थान कक्षमा यस ला.औ नि.ब्यूरोको टोलीले लगेज चेकजाँच गर्ने क्रममा निजले ल्याएको लेदर ब्याग भित्र फल्स बटम गरी लुकाई छिपाई राखेको अबस्थामा अबैध **ला.औ चरेस २ के.जि ८५० ग्राम** बरामद हुन आएको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।



नियन्त्रित ला औ.एम्पुल



ला.औ.चरेस

